

## बैठक नं. १०२

आज मिति २०७८ मंसिर १९ गते आईतबार बिहान ८:०० बजे यस कीर्तिपुर नगरपालिकाका नगर प्रमुख श्री रमेश महर्जनज्युको अध्यक्षतामा, नगर कार्यपालिकाको बैठक, नगरपालिकाको सभाकक्षमा देहाय बमोजिमको उपस्थितिमा बसी निम्न बमोजिमका निर्णयहरू गरियो।

सि.न.	पद	नाम, थर	दस्तखत
१	अध्यक्ष, प्रमुख	श्री रमेश महर्जन	
२	सदस्य, उपप्रमुख	श्री सरस्वती रिजाल (खड्का)	
३	सदस्य, अध्यक्ष वडा न. १	श्री हर्ष महर्जन	
४	सदस्य, अध्यक्ष वडा न. २	श्री रमेशमान डंगोल	
५	सदस्य, अध्यक्ष वडा न. ३	श्री राजेन्द्र महर्जन	
६	सदस्य, अध्यक्ष वडा न. ४	श्री राजेन्द्र बानियाँ	
७	सदस्य, अध्यक्ष वडा न. ५	श्री राजेन्द्र कुमार महर्जन	
८	सदस्य, अध्यक्ष वडा न. ६	श्री न्हुच्छे बहादुर महर्जन	
९	सदस्य, का.वा.अध्यक्ष वडा न. ७	श्री प्रकाश सिंह महर्जन	
१०	सदस्य, अध्यक्ष वडा न. ८	श्री विनोद महर्जन	
११	सदस्य, अध्यक्ष वडा न. ९	श्री गंगाराम महर्जन	
१२	सदस्य, अध्यक्ष वडा न. १०	श्री अमन महर्जन	
१३	सदस्य	श्री नन्ददेवी महर्जन	
१४	सदस्य	श्री राजु मिजार	
१५	सदस्य	श्री राजेन्द्र तोलाङ्गे	
१६	सदस्य	श्री सरस्वती परियार	
१७	सदस्य	श्री सानु मिजार	
१८	सदस्य	श्री सुनीता नकर्मि	
१९	सदस्य	श्री सुमन पोखरेल	
२०	सदस्य	श्री संगिता श्रेष्ठ (उप्रेती)	
२१	सचिव	श्री कृष्णप्रसाद सापकोटा	
आमन्त्रित व्यवस्थापन कर्मचारीहरू:			
१	लेखा अधिकृत	श्री प्रविन कुमार शाही	
२	सचिवालय	श्री संजिता लामा	

### निर्णय नं.१

यस नगरपालिकाको विधायन समितिबाट तयार भै नगर प्रमुखबाट नगरकार्यपालिकामा पेश भएका तपशिलका कार्यविधि र मापदण्ड उपर छलफल गरी स्वीकृत गर्ने निर्णय गरियो ।

१. कीर्तिपुर नगरपालिका अन्तरनगर साझेदारी कार्यक्रम तथा आयोजना संचालन कार्यविधि, २०७८
२. पत्रकारितासंग सम्बन्धित संघ संस्थाहरूलाई अनुदान उपलब्ध गराउने सम्बन्धी मापदण्ड, २०७८

### निर्णय नं.२

कीर्तिपुर नगरपालिकाको नगरकार्यपालिकाका विगतको निर्णयहरू कार्यान्वयनको समिक्षा गरी कार्यान्वयन हुन बाँकी रहेका निर्णयहरूलाई प्रभावकारी रूपले कार्यान्वयन गर्ने गराउने निर्णय गरियो ।

### निर्णय नं.३

कीर्तिपुर नगरपालिकाको सेवा प्रवाह र विकास व्यवस्थापन अन्तर्गत यस कीर्तिपुर नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम चालु आ.व.२०७८/०७९ मा संचालनका लागि आवश्यक छलफल गरी प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका, २०७५ बमोजिम नै कार्यक्रम संचालन गर्ने निर्णय गरियो ।

### निर्णय नं.४

यस नगरपालिकाको १०१ औं नगरकार्यपालिका बैठकबाट स्वीकृत " कीर्तिपुर नगरपालिका नगर युवा परिषद् कार्यविधि, २०७८" को परिच्छेद-३ को दफा ५ (ग) बमोजिम नगरकार्यपालिकाले नगर युवा परिषद्को उपाध्यक्ष मनोनयन गर्नुपर्ने भएको हुदाँ की.न.पा-१० का स्थायी बासिन्दा श्री प्रविन महर्जनलाई नगर युवा परिषद्को उपाध्यक्षको पदमा नियुक्ति गर्ने निर्णय गरियो ।

### निर्णय नं.५

यस नगरकार्यपालिका कार्यालयमा विभिन्न मितिमा "घ" वर्गको निर्माण व्यवसायी इजाजतपत्र माग गरी पेश हुन आएका निवेदनहरू मध्ये "घ" वर्गको व्यवसायी इजाजतपत्र सम्बन्धी समितिबाट योग्यता सम्बन्धी कागजातहरू रुजु गरी ईजाजतपत्र दिनका लागि सिफारिस भै आएको निम्न निवेदक/फर्महरूलाई "घ" वर्गको निर्माण व्यवसायी इजाजतपत्र प्रदान गर्ने निर्णय गरियो ।

क्र.स	फर्म/कम्पनीको नाम	संचालकको नाम	बडा नं, ठेगाना	कैफियत
१	दक्ष ईन्जिनियरिङ्ग कन्स्ट्रक्सन प्रा.लि.	श्री सन्तोष श्रेष्ठ	की.न.पा-२, मैत्रीनगर	

## निर्णय नं.५

सातौं नगरसभाको निर्णय नं.१६ बमोजिम यस नगर कार्यपालिका कार्यालयको केन्द्र र वडा कार्यालयमा कार्यरत रहेका कर्मचारीहरूले साविक देखि नै मासिक रूपमा १० प्रतिशत प्रोत्साहन सुविधा खाईपाई आइरहकोमा सो सुविधा नगर कार्यपालिका कार्यालय र वडा कार्यालयमा कार्यरत दरबन्दी संरचना भित्रका कर्मचारीलाई उपलब्ध गराउने तथा कतिपय कर्मचारीको तुलनात्मक रूपमा कार्यबोझ बढी भएकाले निजहरूलाई सम्बन्धित शाखाको सिफारिसमा थप काम गरेको पुष्ट्याई र प्रमाणका आधारमा थप सुविधा बढीमा मासिक १० प्रतिशत उपलब्ध गराउन नगर प्रमुखलाई अख्तियारी दिने निर्णयलाई आधारमानी नगरपालिका अन्तरगतका स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी लगायत अन्य कर्मचारीहरूले समेत थप सुविधाको लागि माग भई आएकोमा चालु आ.व.२०७८/०७९ मा साविकका स्थानीय कर्मचारीहरूका लागि थप सुविधा उपलब्ध गराउनका लागि मात्र बजेट विनियोजन गरिएको हुँदा चालु आ.व.२०७८/०७९ मा अन्य कर्मचारीहरूलाई थप सुविधा उपलब्ध गराउन असमर्थ भएको अवस्थामा हाललाई माग भई आएका कर्मचारीहरूका लागि थप सुविधा उपलब्ध गराउने निर्णय गरियो ।

## निर्णय नं.६

मिति २०७८/०८/०७ गते देखि कार्यालय सुरु हुने समय ठीक १०:०० बजे कार्यालयमा उपस्थित भई राष्ट्रिय गानमा सरिक भई कार्यालयको दैनिक काममा लाग्ने अभ्यासको थालनी गरिएको हुँदा सोही राष्ट्रिय गानसँगसँगै नेपाल मण्डलको गान पनि गाउने निर्णय गरियो ।